



जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि

Janautthan Samudayik Microfinance Dev. Bank Limited

Butwal -12 Rupandehi, Contact no:- 071-438171

Unaudited financial Result (Quarterly)

At the end of First Quarter (31/06/2074) of the Fiscal Year 2074/075

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending	Remarks
1	Total Capital & Liabilities (1.1 to 1.7)	777,479.57	661,384.92	444,200.07	
1.1	Paid-up Capital	28,800.00	24,000.00	24,000.00	
1.2	Reserves and Surplus	32,704.41	34,036.87	21,623.54	
1.3	Debenture and Bond	-	-	-	
1.4	Borrowings	540,963.24	448,989.00	294,409.34	
1.5	Deposits (a+b)	158,778.21	139,903.82	93,443.15	
	a. Domestic Currency	158,778.21	139,903.82	93,443.15	
	b. Foreign Currency	-	-	-	
1.6	Income Tax Liabilities	1,108.23	-	1,048.47	
1.7	Other Liabilities	15,125.48	14,455.23	9,675.57	
2	Total Assets (2.1 to 2.7)	777,479.57	661,384.92	444,200.07	
2.1	Cash & Bank Balance	93,513.91	68,536.13	24,650.32	
2.2	Money at call and short Notice	-	-	-	
2.3	Investments	-	-	-	
2.4	Loans & Advances (a+b+c+d+e+f)	662,815.26	572,037.89	410,589.75	
0	a. Real Estate Loan	-	-	-	

0	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)	-	-	-	
0	2. Business Complex & Residential Apartment Construction Loan	-	-	-	
0	3. Income generating Commercial Complex Loan	-	-	-	
0	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)	-	-	-	
0	b. Personal Home Loan of Rs. 10 million or less	-	-	-	
0	c. Margin Type Loan	-	-	-	
0	d. Term Loan	-	-	-	
0	e. Overdraft Loan / TR Loan / WC Loan	-	-	-	
0	f. Others	662,815.26	572,037.89	410,589.75	
2.5	Fixed Assets	7,477.15	6,601.60	3,654.08	
2.6	Non Banking Assets	-	-		
2.7	Other Assets	13,673.25	14,209.30	5,305.92	
3	Profit and Loss Account				
3.1	Interest income	26,506.58	81,298.41	15,536.30	
3.2	Interest Expense	13,835.80	32,717.30	4,858.05	
A	Net Interest Income (3.1-3.2)	12,670.78	48,581.11	10,678.25	
3.3	Fees Commission and Discount	-	-	-	
3.4	Other Operating Income	4,822.77	9,534.91	2,614.55	
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-	
B	Total Operating Income (A+3.3+3.4+3.5)	17,493.55	58,116.02	13,292.80	
3.6	Staff Expenses	7,902.95	21,503.45	5,471.70	
3.7	Other Operating Expenses	1,933.29	9,489.92	1,066.56	
C	Operating profit Before Provision (B-3.6-3.7)	7,657.32	27,122.65	6,754.54	
3.8	Provision for Possible Loss	2,015.72	4,942.43	3,527.57	
D	Operating profit (C-3.8)	5,641.60	22,180.22	3,226.97	
3.9	Non Operating Income/Expenses (Net)	-	-	-	
3.10	Write Back of Provision for Possible Loss	204.38	2,225.51	617.45	

E	Profit From Regular Activities (D+3.9+3.10)	5,845.97	24,405.73	3,844.42	
3.11	Extraordinary Income/Expenses (Net)	-	-	-	
F	Profit Before Bonus and Taxes (E+3.11)	5,845.97	24,405.73	3,844.42	
3.12	Provision For Staff Bonus	531.45	2,218.70	349.49	
3.13	Provision For Tax	1,594.36	6,900.84	1,048.47	
G	Net Profit/Loss (F-3.12 -3.13)	3,720.17	15,286.19	2,446.46	
4	Ratios				
4.1	Capital Fund to RWA	9.56%	10.01%	11.46%	
4.2	Non Performing Loan (NPL) to Total Loan	1.14%	1.03%	2.51%	
4.3	Total Loan Loss Provision to total NPL	150.30%	162.59%	93.18%	
4.4	Cost of Funds	8.59%	7.07%	5.42%	
4.5	CD Ratio (Calculated as per NRB Directives)	300.89%	288.99%	295.25%	
The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.					

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ को नियम २६ को उपनियम (१) संग सम्बन्धित

१. वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण :- यस बैंकको चौथो त्रैमासिक नाफा नोक्सान तथा २०७४ असोज मसान्त सम्मको वसलात सम्बन्धी विवरण यसै साथ संलग्न गरिएको छ ।

(ख) वित्तीय अनुपातहरु

प्रति शेयर आम्दानी	मुल्य आम्दानी अनुपात	प्रति शेयर नेटवथ	कुल सम्पत्तिमा प्रतिफल	तरलता अनुपात
५१.६७(वार्षिकिकरण)	५९.३२	२१३.५६	१.९२(वार्षिकिकरण)	१३.३६

२. व्यवस्थापकीय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण :

त्रैमासिक अवधिमा यस बैंकको मौज्दात, आम्दानी र तरलतामा व्यवस्थापनले अनुमान गरे अनुरूप नै सन्तोषजनक रुपमा वृद्धि भएको छ ।

(ख) आगामी अवधीको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

बैंकले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने क्रममा २५ वटा शाखा कार्यालयहरुबाट बचत, कर्जा तथा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । बैंकले नयाँ क्षेत्रमा कार्यक्रम विस्तार गर्ने क्रममा वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रमा शाखा विस्तार गरी विपन्न तथा पिछडिएका समुदायलाई वित्तीय सेवा प्रदान गर्ने कार्ययोजना बनाएको छ । बैंकले ग्राहकको आवश्यकतामा आधारित रही विभिन्न खालका योजना सहितको सेवा प्रदान गर्नमा बैंक सदैव प्रतिवद्ध रहनेछ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्नसक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धि विश्लेषणत्मक विवरण :

बजारमा रहेको तरलताको अभाव, लघुवित्तको संख्या वृद्धि संगै बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण संस्थालाई पर्ने प्रभावका विषयमा व्यवस्थापनको उच्च व्यवस्थापकिय क्षेमता र उपयुक्त समयमा उचित निर्णय लिईएकाले संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा कुनै असर परेको छैन ।

३.कानुनी कारवाही सम्बन्धि विवरण :

- (क) त्रैमासिक अवधिमा वित्तिय संस्था विरुद्ध कुनै मुद्दा दायर भएको छैन ।
- (ख) बैंकको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धिमा कुनै मुद्दा दायर गरेको वा भएको छैन ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धिमा कुनै मुद्दा दायर भएको छैन ।

४.संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण :

(क) नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट जारी वर्तमान नितिहरु, हालको राजनैतिक, आर्थिक अवस्थाका कारण धितोपत्र बजारलाई असर पारी बजारमा सामान्य उतार चढाव भएता पनि यस बैंकको शेयर कारोबार सन्तोषजनक रहेको छ ।

(ख) स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com का अनुसार गत त्रैमास अवधिको शेयर सम्बन्धि विवरण निम्न अनुसारको रहेको छ :

अधिकतम मुल्य	न्यूनतम मुल्य	अन्तिम मुल्य	कारोबार दिन	कारोबार संख्या	कारोबार शेयर संख्या
४,११०	३,०६३	३,०६५	५५	१,३४४	२४,४४६

५.समस्या तथा चुनौति :

पछिल्लो चरणमा लघुवित्त वित्तीय संस्थाहरुको स्थापना वृद्धी हुनु, एकै स्थानमा धेरै लघुवित्त वित्तीय संस्थाहरुले शाखा विस्तार गर्नु, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुले समेत लघुवित्त कार्यक्रम संचालन गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गईरहेको छ । दक्ष कर्मचारीको अभाव र कर्मचारीहरुको बढ्दो टर्नओभरले केहि चुनौति थपिएको महसुस गर्न सकिन्छ ।

६.संस्थागत सुशासन :

यस वित्तिय संस्थाले संस्थागत सुशासन कायम गर्न बैंकले विभिन्न निति नियमहरु तर्जुमा गरी लागु गरेको छ । संचालकहरुको आचार संहिता पूर्णरुपमा लागु गरिएको छ । कर्मचारी विनियमावलीमा कर्मचारी आचार संहिताको व्यवस्था गरी सोको पूर्ण रुपमा पालना गरिएको छ । नेपाल राष्ट्र बैंकको निति, निर्देशन अनुसार नियमित अनुगमनको व्यवस्था गरी सोको कडाईका साथ पालना गर्ने गराउने गरिएको छ । संस्था भित्र लेखा समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी व्यवस्था तथा सेवा सुविधा समिति, पदपूर्ति समिति जस्ता उपसमितिहरु तथा विभिन्न विभागहरु खडा गरी कार्य सम्पादन गर्ने गरिएको छ । यसका साथै बाह्य लेखा परिक्षण, आन्तरिक लेखा परिक्षण नियुक्ति गर्नुका साथै बैंकको केन्द्रिय कार्यालयमा अनुगमन तथा मुल्याकन विभाग खडा गरी संस्थागत सुशासनलाई चुस्तदुरुस्त बनाउन व्यवस्थापन हरदम प्रयत्नशील रहनुका साथै प्रतिबद्ध छ । संस्थाको सुशासनलाई उच्च बनाई राख्न आवश्यकता अनुसारको निति निर्देशिकाहरुको तर्जुमा गरी कार्यान्वयन गर्न व्यवस्थापन सदैव प्रतिबद्ध रहने छ ।

७.सत्य, तथ्य सम्बन्धिमा कार्यकारी प्रमुखको उद्घोष :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धताका सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पुर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सुचना तथा जानकारीहरु लुकाइएको छैन ।